

आर्थिक

अभियान

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको ‘ग्यारेण्टिड ग्रोथ प्लान’

काठमाडौँ (अस) । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बजारको माग र ग्राहकको आवश्यकतालाई ध्यानमा राखी न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बीमा योजना ‘ग्यारेण्टिड ग्रोथ प्लान’ बीमालेख ल्याएको छ । यस योजनाले थोरै रकम बचत गरी बीमालेख परिपक्व हुँदा बीमितलाई एकमुष्ट रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न मद्दत गर्ने र कथंकदाचित् बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने बताइएको छ ।

यस बीमालेख १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिले न्यूनतम ८ वर्ष तथा अधिकतम २५ वर्ष अवधिका लागि खरीद गर्न सक्नेछन् । यस बीमा योजनाअन्तर्गत न्यूनतम बीमांक रू. १० हजार तथा अधिकतम बीमांक रू. ५ लाखसम्म हुनेछ । यस बीमा योजनाअन्तर्गत

तीन हजारभन्दा बढी करदाताले बुभाएनन् विवरण

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरूमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुभाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुभाइसकनुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुभाएका हुन् । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महीनाभित्र आय विवरण बुफाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुफाउँदा जरीवाना नलाग्ने भए पनि अहिलेसम्म उनिहरूले बुफाएका छैनन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए ।

उनले भने, ‘पुस मसान्तसम्ममा चार हजार करदाताले आयकर नबुफाएको भए पनि पछिल्लो तीन महीनामा ९०० करदाताले विवरण बुफाएका छन् ।’ यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदातालाई भेट्ने र आय विवरण बुफाउन अनुरोध गर्ने गरेका छन् । विवरण नबुफाउँदा शुल्क र व्याज करदाताले तिर्नुपर्ने भएकाले व्याजबाट जागिन करदातालाई उनले अप्ग्रह गरे । कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन् । आय विवरण बुफाउन र कर बुफाउन करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, संकलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायत काम भइरहेका छन् ।
रासस

बागमतीको बजेट खर्च ३२ प्रतिशत

हेटौँडा । आर्थिक वर्ष २०८१/८२ को ९ महीनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ। प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पूँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालूतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्राज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार चालू आवको ९ महीनामा पूँजीगततर्फ रू. १० अर्ब ४९ करोड सात लाख र चालूतर्फ रू. १० अर्ब ४९ करोड सात लाख बजेट प्रदेश सरकारले खर्च गरेको छ । प्रदेश सरकारले आव २०८१/८२ का लागि रू. ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएको थियो । चालुको तुलनामा पूँजीगततर्फको बजेट कम खर्च भएको सञ्ज्यालको भनाइ छ । विनियोजित बजेटमध्ये प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले सबैभन्दा बढी ६८ दशमलव ४३ प्रतिशत, दोस्रोमा प्रदेशसभा सचिवालयले ४३ दशमलव ६९ प्रतिशत बजेट खर्च गरेको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयले सबैभन्दा कम १६ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
रासस

ग्राहकले आफ्नो आवश्यकता तथा इच्छाअनुसार वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा एकमुष्ट रूपले बीमाशुल्क तिर्न सक्नेछन् । यस योजनासँगै अतिरिक्त सानो रकम तिरेर एडीबी तथा एटीपीडी सुविधा पनि लिन सकिनेछ ।

यस बीमा योजनाको मुख्य विशेषता बीमालेखको अवधि भुक्तानीमा बीमांक रकम तथा बीमालेखको अवधिको आधारमा १० वर्षे अवधिसम्म रू. ३५, १० देखि १४ वर्षे अवधिसम्म रू. ३५, १० देखि १९ वर्षे अवधिसम्म रू. ४५ तथा २० वर्ष वा सोभन्दा माथिको अवधिमा रू. ५० प्रतिवर्ष प्रतिहजारको दरले ‘ग्यारेन्टेड रिटर्न’ दिइने बताइएको छ ।

यस योजनामा अवधि समाप्त हुनुभन्दा अगावै बीमालेख सक्रिय रहेको अवस्थामा बीमितको मृत्यु भए मूल बीमांक रकममा बीमालेखको अवधिको आधारमा बीमांक रकममा प्रत्याभूत गरिएको आय थप गरी एकमुष्ट भुक्तानी गरिने बताइएको छ ।

काठमाडौँ (अस) । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रूफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्य नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेको बताइएको छ । यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्था लगायतले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ ।

बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपनतर्फ अग्रसर हुन रूफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड’ फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । बैंक अन्य

बुधवार, १० वैशाख २०८२ | Wednesday, 23 April 2025

ग्लोबल आइएमई बैंकको ‘रूफटप सोलार कर्जा’

राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ-संस्थाबाट फरकफरक विधामा सम्मानित भएको बताइएको छ ।

बैंकले ३५४ शाखा, ३८५ एिएएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एम्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक

प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रभु बैंक लिमिटेड शाखा कार्यालय निजगढ, बाराका तपसिलमा उल्लेखित ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्ने तथा धितोमा रहेको सम्पति गोप्य शिलबन्दी बोलपत्र माफर्त लिलाम बिज्री गर्ने बारेको १५ दिने सार्वजनिक सूचना	
(सूचना प्रकाशित मिति २०८२/०१/१० गते बुधवारको आर्थिक अभियान राष्ट्रिय दैनिक)	
यस बैंकको तपसिलमा उल्लेखित ऋणीले लिनुभएको कर्जा रकम चुक्ता भूक्तान गर्ने मिति समाप्त भईसक्दा पनि बैकसंग गर्नुभएको सम्झौता बमोजिम कर्जा चुक्ता फछ्यौट नगर्नु भएकोले यस बैंकबाट पटक पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत सोको पूर्ण वेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्यौट गर्ने तर्फ चासो नदेखाई आलटाल गरी बसेको हुँदा बैंकले कर्जा असुलीका लागि मिति २०८०/०३/०५ गते मंगलवार तथा २०८०/१०/०५ गते शुक्रवारको अन्त्यपूर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकामा कर्जा चुक्ता गर्ने ३५ दिने सार्वजनीक सूचना तथा धितोमा रहेको सम्प्ती गोप्य शिलबन्दी बोलपत्र माफर्त लिलाम विक्री गर्ने बारेको ७ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो सूचना बमोजिम कर्जा चुक्ता तथा धितो लिलाम विक्री हुन नसकेकोले कर्जा असुलीका लागि कर्जा सुरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपशिलमा उल्लिखित सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम विक्री गरिने भएकोले उक्त सम्प्ती के कति दर भाउ र मूल्यमा खरिद गरी लिने हो सो व्यहोरा खुलाई यो सूचना प्रकाशित भएको मितिने १५(पन्ध्र) दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको शाखा कार्यालय, निजगढ बारामा दाखिल गर्नु हुन ईच्छुक ब्यक्ति तथा संगठित संस्था सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त बोलपत्रहरु यो सूचना प्रकाशित भएको मितिने १६ औं दिन अर्थात् मिति २०८२/०१/२५ गते विहीवार (सो दिन सार्वजनिक विदा परेमा सोको लगत्तै बैंक खुलेको दिन) बैंकको शाखा कार्यालय, निजगढ, बारामा दिनको ठीक २:०० (दुई) बजे खोलिने भएकोले उक्त दिन उपस्थित हुन सम्बन्धित ऋणी, सुरक्षणधनी, ईच्छुक बोलपत्रवता तथा सम्बद्ध सबैमा अनुरोध छ । प्राप्त बोलपत्रहरु बैंकले बिना कुनै कारण दशाई स्वीकार वा अस्वीकार गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । पुनश्च: यो सूचना प्रकाशित भएको मितिने १५ (पन्ध्र) दिन भित्र उक्त बाकी सम्पूर्ण कर्जाको साँवा व्याज तथा हर्जाना लगायतका अन्य दै दस्तुर समेत तिरि बुक्नाई कर्जा चुक्ता फछ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षण धनी तथा ब्यक्तिगत जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । उक्त म्याद भित्र समेत कर्जा चुक्ता नभएमा ऋणी लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउन सकिने व्यहोरा जानकारी गराउँदै कर्जाको सूरक्षणको रुपमा बैंक समक्ष धितो रहेको तपसिलमा उल्लिखित अवल जायजेथा नबन जायजेथा छ सोही अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी प्रस्तुत सूचनाको म्याद भित्र प्राप्त हुन आएका गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम विक्री गरिने र कुनै कारणवश तपसिलमा उल्लिखित जायजेथा लिलाम विक्री नभएमा सो जायजेथा अन्य व्यवस्था गरी बेच बिखन गर्न सक्ने वा नियमानुसार बैंकले आफ्नो नाममा सकार गरी लिन सक्ने तथा उक्त जायजेथाबाट बैंकको सम्पूर्ण बक्यौता असूल उपर नभएमा प्रचलित कानून बमोजिम असूल उपर गरी लिइने व्यहोरा समेत जानकारी गराईन्छ ।	
तपसिल	
क. ऋणी तथा जमानतकर्ताको विवरण :	
१. ऋणी : नेपाल सरकार, बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य विभाग, धरैलु तथा साना उद्योग कार्यालय, बारामा प्राईभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम मिति २०७३/०२/२४ गते दर्ता नं. ४३६६/०७२/७३ मा दर्ता भई नेपाल सरकार अर्ब मन्त्रालय आन्तरिक राजश्व विभाग, आन्तरिक राजश्व कार्यालय सिमरा बारा, करदाता सेवा कार्यालय सिमराबाट मिति २०७३/०२/२८ मा ६०४२०२९९६को स्थायी लेखा दर्ता प्रमाण पत्र प्राप्त: एम एन जी बुटिक । फर्मको ठेगाना : बारा जिल्ला निजगढ नगरपालिका वडा नं. ८ ।	जमानतकर्ता : उषा तामाङ (ना.प्र.नं. ३३-०२-७४-०३४००, जारी मिति २०७४/१०/०८ ई.प्र.का. सिमारा, बारा) । ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु: हंक बहादुर कटुवाल । पति: महेन्द्र तामाङ । ससुरा बाजे : बुद्धिमान तामाङ ।
प्रोप्राइटर तथा जमानतकर्ता : महेन्द्र तामाङ (ना.प्र.नं. २८७५, जारी मिति : २०५५/०२/०६, जि.प्र.का.बारा (ई.प्रशा.शाखा सिमरा बारा) ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु : बुद्धिमान तामाङ । बाजे : वील बहादुर तामाङ ।	जमानतकर्ता : धनकुमारी तामाङ (ना.प्र.नं २४३०१९/१६४, जारी मिति २०६३/११/०७, ज.प्र.का. सिन्धुपाल्चोक) स्थाई ठेगाना : सिन्धुपाल्चोक जिल्ला लिसखु गा.पा. वडा नं. ६ (साविक पेटकु गा.वि.स. वडा नं. १॥ हालको ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु : डक बहादुर तामाङ । पति: मनिष लामा तामाङ । ससुरा : बुद्धिमान तामाङ ।
जमानतकर्ता : धनकुमारी तामाङ (ना.प्र.नं २४३०१९/१६४, जारी मिति २०६३/११/०७, ज.प्र.का. सिन्धुपाल्चोक) स्थाई ठेगाना : सिन्धुपाल्चोक जिल्ला लिसखु गा.पा. वडा नं. ६ (साविक पेटकु गा.वि.स. वडा नं. १॥ हालको ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु : डक बहादुर तामाङ । पति: मनिष लामा तामाङ । ससुरा : बुद्धिमान तामाङ ।	जमानतकर्ता : मनिष लामा तामाङ (ना.प्र.नं १९१३८, जारी मिति २०६२/०१/२० ज.प्र.का. बारा) । ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु: हंक बहादुर कटुवाल । पति: महेन्द्र तामाङ । ससुरा बाजे : बुद्धिमान तामाङ ।
जमानतकर्ता : बुद्धिमान तामाङ (ना.प्र.नं. ३२५६/७२८जारी मिति २०४४/१०/२८, जि.प्र.का. सिन्धुपाल्चोक) स्थाई ठेगाना : सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नं. ५ (साविक तौथली गा.वि.स. वडा नं. १॥ हालको ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु: वील बहादुर तामाङ । बाजे : रान्जे तामाङ ।	जमानतकर्ता : हरि कुमारी तामाङ (ना.प्र.नं. २८७४, जारी मिति २०५५/०२/०६ जि.प्र.का.बारा।ई.प्रशा.शाखा सिमरा बारा) ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु: बुद्धिमान तामाङ । बाजे : वील बहादुर तामाङ ।
लिलाम विक्री हुने सम्पत्तिको विवरण : १.बुद्धिमान तामाङको नाममा मालपोत कार्यालय बारामा दर्ता श्रेष्ठा कायम रहेको बारा जिल्ला निजगढ गा.वि.स. वडा नं.६ नक्सा सिट नं. ६ च स्थित कित्ता नं. ४२३ र ४२५ को क्षेत्रफल ०-१-११-४ र ०-०-८-१२ (विधा) को घर/जग्गा तथा सो घर/जग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत१	
२.ऋणी एम एन जी बुटिकको स्वमित्वमा रहेको चालु सम्पत्तिहरु उपर हाइपोथिकेसन सुरक्षण१	
२. ऋणी: महेन्द्र तामाङ (ना.प्र.नं. २८७५, जारी मिति : २०५५/०२/०६, जि.प्र.का.बारा (ई.प्रशा.शाखा सिमरा बारा) ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु : बुद्धिमान तामाङ । बाजे : वील बहादुर तामाङ ।	जमानतकर्ता : धनकुमारी तामाङ (ना.प्र.नं २४३०१९/१६४, जारी मिति २०६३/११/०७, ज.प्र.का. सिन्धुपाल्चोक) स्थाई ठेगाना : सिन्धुपाल्चोक जिल्ला लिसखु गा.पा. वडा नं. ६ (साविक पेटकु गा.वि.स. वडा नं. १॥ हालको ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु : डक बहादुर तामाङ । पति: मनिष लामा तामाङ । ससुरा बाजे : बुद्धिमान तामाङ ।
जमानतकर्ता : मनिष लामा तामाङ (ना.प्र.नं १९१३८, जारी मिति २०६२/०१/२० जि.प्र.का. बारा) । ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु: बुद्धिमान तामाङ । बाजे : वील बहादुर तामाङ ।	जमानतकर्ता : उषा तामाङ (ना.प्र.नं. ३३-०२-७४-०३४००, जारी मिति २०७४/१०/०८ ई.प्र.का. सिमरा, बारा) । ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु: हंक बहादुर कटुवाल । पति: महेन्द्र तामाङ । ससुरा बाजे : बुद्धिमान तामाङ ।
जमानतकर्ता : बुद्धिमान तामाङ (ना.प्र.नं. ३२५६/७२८, जारी मिति २०४४/१०/२८, जि.प्र.का. सिन्धुपाल्चोक) स्थाई ठेगाना : सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नं. ५ (साविक तौथली गा.वि.स. वडा नं. १॥ हालको ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु: वील बहादुर तामाङ । बाजे : रान्जे तामाङ ।	जमानतकर्ता : हरि कुमारी तामाङ (ना.प्र.नं. २८७४, जारी मिति २०५५/०२/०६ जि.प्र.का.बारा।ई.प्रशा.शाखा सिमरा बारा) ठेगाना : ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु: बुद्धिमान तामाङ । ससुरा : वील बहादुर तामाङ ।
लिलाम विक्री हुने सम्पत्तिको विवरण : जमानतकर्ता बुद्धिमान तामाङको नाममा मालपोत कार्यालय बारामा दर्ता श्रेष्ठा कायम रहेको बारा जिल्ला निजगढ गा.वि.स. वडा नं.६ नक्सा सिट नं. ६च स्थित कित्ता नं. ४२३ र ४२५ को क्षेत्रफल ०-१-११-४ र ०-०-८-१२ (विधा) को घर/जग्गा तथा सो घर/जग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत१	
३. ऋणी : मनिष लामा तामाङ (ना.प्र.नं १९१३८, जारी मिति २०६२/०१/२० ज.प्र.का. बारा) । ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु : बुद्धिमान तामाङ । बाजे : वील बहादुर तामाङ ।	जमानतकर्ता : उषा तामाङ (ना.प्र.नं. ३३-०२-७४-०३४००, जारी मिति २०७४/१०/०८ ई.प्र.का. सिमरा, बारा) । ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु: हंक बहादुर कटुवाल । पति: महेन्द्र तामाङ । ससुरा बाजे : बुद्धिमान तामाङ ।
जमानतकर्ता : हरि कुमारी तामाङ (ना.प्र.नं. २८७४, जारी मिति २०५५/०२/०६ जि.प्र.का.बारा।ई.प्रशा.शाखा सिमरा बारा) ठेगाना : ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु: बुद्धिमान तामाङ । ससुरा : वील बहादुर तामाङ ।	जमानतकर्ता : धनकुमारी तामाङ (ना.प्र.नं २४३०१९/१६४, जारी मिति २०६३/११/०७, ज.प्र.का. सिन्धुपाल्चोक) स्थाई ठेगाना : सिन्धुपाल्चोक जिल्ला लिसखु गा.पा. वडा नं. ६ (साविक पेटकु गा.वि.स. वडा नं. १॥ हालको ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु : डक बहादुर तामाङ । पति: मनिष लामा तामाङ । ससुरा बाजे : बुद्धिमान तामाङ ।
जमानतकर्ता : बुद्धिमान तामाङ (ना.प्र.नं. ३२५६/७२८, जारी मिति २०४४/१०/२८, जि.प्र.का. सिन्धुपाल्चोक) स्थाई ठेगाना : सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नं. ५ (साविक तौथली गा.वि.स. वडा नं. १॥ हालको ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ । बाबु: वील बहादुर तामाङ । बाजे : रान्जे तामाङ ।	जमानतकर्ता : महेन्द्र तामाङ (ना.प्र.नं. २८७५, जारी मिति : २०५५/०२/०६, जि.प्र.का.बारा (ई.प्रशा.शाखा सिमरा बारा) ठेगाना : बारा जिल्ला निजगढ न.पा. वडा नं. ७ (साविक निजगढ गा.वि.स. वडा नं. १) । बाबु: हंक बहादुर कटुवाल । पति: महेन्द्र तामाङ । ससुरा बाजे : बुद्धिमान तामाङ ।
लिलाम विक्री हुने सम्पत्तिको विवरण : ऋणी मनिष लामा तामाङको नाममा मालपोत कार्यालय सिमरा बारामा दर्ता श्रेष्ठा कायम रहेको बारा जिल्ला निजगढ गा.वि.स. वडा नं. ६ नक्सा सिट नं. ६च स्थित कित्ता नं. ४१९ क्षेत्रफल क्मश ०-१-१४-० (विधा) को घर/जग्गा तथा सो घर/जग्गाले चर्चेको सम्पूर्ण लिगलगापात समेत ।	
पुनश्च : १. बोलपत्र सम्बन्धी शर्त बन्देज सहितको बोलपत्र फारम बैंकको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौ स्थित कर्जा असुली विभाग र शाखा कार्यालय बारा, निजगढ बाट समेत प्राप्त गर्न सकिनेछ । २. सम्पति दाखेलखारेज नामसारी गर्दा नेपाल सरकारले तोके बमोजिम लाग्ने राजश्व लगायत सम्पूर्ण वैदस्तुर सरकारकता स्वयंले तिर्नुपर्नेछ । ३. लिलाम हुने सम्पति निरीक्षण अवलोकन गर्नु परेमा बा धितो लिलाम सम्बन्धी अन्य थप जानकारी आवश्यक भएमा बैंकको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौ स्थित कर्जा असुली विभाग र शाखा कार्यालय बारा, निजगढ मा सम्पर्क राख्न सकिनेछ ।	
प्रभु बैंक लिमिटेड प्रधान कार्यालय: बबरमहल, काठमाडौँ, नेपाल फोन नं. ०१-८७८८२५००, फ्याक्स नं. ०१-८७८०७८८	

कर्जा चुक्ता भूक्तानी गर्ने सम्बन्धी ३५ (पैतिस) दिने अत्यन्त जरूरी सूचना	
(प्रकाशित मिति २०८२ साल वैशाख महिना १० गते बुधवार)	
यस विकास बैंकको विभिन्न शाखा कार्यालयहरुबाट तपशिलमा उल्लेखित ऋणीहरूले विभिन्न कर्जा शीर्षक अन्तर्गत लिएको कर्जाको साँवा, व्याज र अन्य दै दस्तुर समेत तिर्ने बुफाउने सम्बन्धमा बैकसंग गरेको शर्त कबुलियत उल्लंघन गर्नु भएको र बैंकबाट पटक पटक मौखिक तथा लिखित रुपमा तरताकेता गर्दा समेत सो कर्जाको तिर्नु बुफाउनु पर्ने साँवा, व्याज तथा हर्जाना समेत चुक्ता भूक्तान गर्न आउने तर्फ कुनै चासो नदेखाउनु भएको र नशाउनु भएकोले यो सूचना प्रकाशित भएको मितिने ३५ (पैतिस) दिन भित्रमा बैंकलाई तिर्नु बुफाउनु पर्ने सम्पूर्ण साँवा, व्याज तथा हर्जाना व्याज समेत चुक्ता भूक्तान गर्न आउनुहुन यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिने ३५ दिन भित्र यस संस्थामा सम्पर्क राखी संस्थाबाट लिएको कर्जाको सम्पूर्ण साँवा, व्याज र अन्य दै दस्तुर चुक्ता भूक्तान गर्नु होला । उक्त अवधि भित्र तपाईंले यस संस्थाबाट लिएको कर्जाको साँवा, व्याज र अन्य दै दस्तुर चुक्ता भूक्तान नगरेमा तपाईं तथा तपाईंको अधाघरसंगोलका अधियार सदस्यहरुको नाममा रहेको चल अचल सम्पत्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५७ उपदफा १ ले दिएका अधिकार प्रयोग गरी लिलाम विक्री गरी संस्थाले आफ्नो सम्पूर्ण लेना रकम असुल उपर गरी लिने व्यहोरा अवगत गराउँदछौ । सो माफर्त पनि संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्था ऋण असुली ऐन २०५८ र सोको नियमावली तथा प्रचलित कानून अनुसार ऋणी तथा ब्यक्तिगत धनजमानीकर्ताको अन्य चल अचल जायजेथा थ्रीसम्पत्तिबाट बाँकी साँवा, व्याज हर्जाना तथा अन्य दै दस्तुर असूल उपरका लागि अन्य कानूनी प्रक्या अगाडी वढाईने व्यहोरा ऋणी तथा धनजमानीकर्ताहरु तथा सम्बन्धित सबैलाई यो सूचना माफर्त सुचित गरिन्छ । साथै उक्त अवधि भित्र कर्जा चुक्ता नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ को उपदफा ११ अनुसार ऋणी र ब्यक्तिगत धनजमानीकर्ताको तीन पुस्ते विवरण कर्जा सूचना केन्द्र लि को कालो सूचीमा नाम समावेश गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।	
तपशिल	कर्जा शीर्षक : साधारण कर्जा
१) शाखा कार्यालय : खोलेसिमल शाखा	ऋणीको विवरण
हर्कमान तमाङको छोरी राम बहादुर तमाङको बुहारी प्रदिप तमाङको पत्नी चितवन जिल्ला लोथर वडा नं. ९, हाल, कालिका न.पा. वडा नं. ३ वस्ने दिल माया तमाङ्ग (ना.प्र.नं. : २५३०९/३०९, जारी मिति र जिल्ला : २०६३/११/०३, चितवन)	प्रोप्राइटर : अनिता खड्का दर्ता नं. : २७३६/०७७/०७८ दर्ता जारी गर्ने कार्यालय : धरैलु तथा साना उद्योग कार्यालय बारा दर्ता मिति : २०७७/०५/१८ रजिष्टर्ड ठेगाना : पर्वत जिल्ला कुश्मा न.पा. वडा नं. ६
व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण	
१) मान बहादुर तमाङको नाति राम बहादुर तमाङको छोरा चितवन जिल्ला लोथर वडा नं. ९ हाल, कालिका न.पा. वडा नं. ३ वस्ने प्रदिप तमाङ (ना.प्र.नं. : ३४३०९/२७२ जारी मिति र जिल्ला : २०६३/११/०३, चितवन)	
२) मान बहादुर तमाङको नाति राम बहादुर तमाङको छोरा चितवन जिल्ला लोथर वडा नं. ९ हाल, कालिका न.पा. वडा नं. ३ वस्ने उज्ज्वल तमाङ (ना.प्र.नं. : २५३२३०९/२७१ जारी मिति र जिल्ला : २०६३/११/०३, चितवन)	
२) शाखा कार्यालय : कुश्मा शाखा	कर्जा शीर्षक : महिला सहुलियत कर्जा
ऋणीको विवरण	
नाम : अनिता बाध्य तथा किराना पसल प्रोप्राइटर : अनिता खड्का दर्ता नं. : २७३६/०७७/०७८ दर्ता जारी गर्ने कार्यालय : धरैलु तथा साना उद्योग कार्यालय बारा दर्ता मिति : २०७७/०५/१८ रजिष्टर्ड ठेगाना : पर्वत जिल्ला कुश्मा न.पा. वडा नं. ६	
व्यक्तिगत धनजमानीकर्ताहरूको विवरण	
१) गजेन्द्र बहादुर खड्काको छोरी चुडामणी अधिकारीको बुहारी सन्तोष अधिकारीको पत्नी पर्वत जिल्ला कुश्मा न.पा. वडा नं. ९ वस्ने अनिता खड्का अधिकार (ना.प्र.नं. : ५१-०१-७०-०३११० जारी मिति र जिल्ला : २०७०/०६/१६, पर्वत)	
२) तारानाथ सुवेदीको छोरी चुडामणी अधिकारीको बुहारी गणेश अधिकारीको पत्नी पर्वत जिल्ला कुश्मा न.पा. वडा नं. ९ वस्ने कौशिला सुवेदी अधिकारी (ना.प्र.नं. : ५१-०१-७४-०१२३६ जारी मिति र जिल्ला : २०७४/०४/१२, पर्वत)	